



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०५।०२ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. नेपाल सरकार मन्त्री परिषद्को मिति २०७६।०५।०४ गतेको निर्णयानुसार पुन वितरित शिक्षक दरवन्दी यस चामे गाउँपालिकामा प्राथमिक तहमा २७ जना शिक्षक, निम्न माध्यामिक तहमा ७ जना शिक्षक, माध्यामिक तहमा (कक्षा ९-१०) ६ जना र उच्च माध्यमिक तहमा (कक्षा ११-१२) २ जना शिक्षक दरवन्दी कायम भएको सन्दर्भमा शिक्षा नियमावली, २०५९ संशोधन सहितको नियम ९२ संग सम्बन्धित अनुसूची १२ मा विद्यालयमा ५० जनासम्म विद्यार्थी भएकोमा २ जना शिक्षक रहने, कक्षा ९-१० संचालितमा ५ माध्यामिक दरवन्दी र कक्षा १०-१२ संचालितमा ८ माध्यामिक दरवन्दीमा शिक्षक रहने व्यवस्था रहेकोछ । पुन वितरित शिक्षक दरवन्दी वितरण अनुसूची १२ नियम ९२ संग बाझिने गरी भएको देखिन्छ । यस गाउँपालिकामा तपसिलका विद्यालय संचालनमा रहेका छन् । विद्यालयहरूको दुरी ४५ मिनेट देखि २:०० घण्टा सम्म रहेको छ ।

श्री गौरीशंकर आधारभुत विद्यालय (कक्षा १-८)

श्री दिन दयालु आधारभुत विद्यालय (कक्षा १-८)

श्री विश्वशान्ती प्राथमिक विद्यालय (कक्षा १-५)

श्री लोकप्रिय माध्यामिक विद्यालय (कक्षा १-१२)

माथि उल्लेखित अवस्थामा प्राथमिक तहमा ८ र माध्यामिक तह कक्षा ९-१० मा २ दरवन्दीले यस गाउँपालिकामा रहेका विद्यालयहरूमा भौगोलिक विकटता पातलो बस्तीका कारण बालबालिकाहरूले सहजरूपमा शिक्षा पाउनु पर्ने संबैधानिक मौलिक हकबाट बञ्चित हुनुपर्ने अवस्थाको सिर्जना हुन्छ । यस कुरालाई मनन गरी गाउँ कार्यपालिकाको मिति को निर्णय अनुसार पुर्नविचारको लागि श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाण्डौं, श्री शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा अनुरोध गरिएको साथै पटक पटक अनुरोध गर्दा पनि सो सम्बन्धमा कुनै सुनुवाइ नभइ शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट तत्काल दरवन्दी मिलान गर्न भनि मिति २०७७।०४।१६ मा सूचना प्रकाशन भएको । नेपालको संविधान, शिक्षा ऐन, शिक्षा नियमावली अनुसार माध्यामिक तहमा विषयगत, आधारमा ८ दरवन्दी र प्राथमिक तहमा विद्यालयको संख्याको आधारमा कम्तिमा १२ दरवन्दीको व्यवस्थाको लागि पहल गरिदिनु हुन जिल्ला शिक्षा समन्वय समिति, मनाङ र शिक्षा विकास तथा समन्वय इकाई, मनाङलाई अनुरोध गर्ने निर्णय गरियो ।



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

२. बेशिहरचामे सडकखण्डको सिरान ताल-, म्यादी भिर लगायतका स्थानहरूमा ठूला ढुंगाहरू माथिबाट आई अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, विकास निर्माण तथा खाध्यान्न बोकेका सवारी साधनहरू संचलन गर्न बाधा आईपरेको समयमा उक्त ढुंगा विष्फोट गराई सडक सुचारु गर्ने स्थानीय विपद् समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, मनाङ, चामे गाउँपालिका र रणदल गुल्मले संयुक्त रूपमा ढुंगा विष्फोट गराउन पहल गरी चामे गाउँपालिकाले रणदल गुल्म, मनाङमा भण्डारण गरी राखेको डेटोनेटर ८० वटा, जिलेटिन ८० केर .जी. मीटर प्रयोग गरी सदरमुकाम सम्म आउने बाटो सन्चालन गरेको हुँदा ढुङ्गा विष्फोटन गर्ने क्रममा २५० वायर लागेको खर्च चामे गाउँपालिका विपद् व्यवस्थापन कोष बाट खर्च हुने गरी खर्च समर्थन गर्ने निर्णय गरियो ।
- ३ .चामे गाउँपालिकाले गर्ने विकास निर्माणका कार्यहरू गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार स्वीकृत ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ३ को उपदफा २ मा व्यवस्था भए अनुसार चामे गाउँपालिकाले त्यता साधारण खानीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा विक्री वितरणको आवश्यक व्यवस्था गर्ने निर्णय गरियो ।
- ४ .पुन वितरित दरवन्दी अनुसार दरवन्दीमा सुरक्षित रहने शिक्षकहरूले आफ्नो माग अनुसारको विद्यालयस्थानीय / तहबाट सहमती पत्र ल्याएमा यस गाउँपालिकाले निज शिक्षकलाई सहमती प्रदान गर्ने निर्णय गरियो ।